

अनुसूची २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



लालझाडी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: २

संख्या: २

मिति: २०७५/०४/१५

गाउँकार्यपालिका वाट स्वीकृत मिति: २०७५/०३/१३

भाग-१

लालझाडी गाउँपालिकाविनियोजन ऐन, २०७५

लालझाडी गाउँपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७५/०३/१३

प्रस्तावना: लालभाडी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम लालभाडी गाउँ सभाले यो ऐन बनाएको छ ।

१.संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ विनियोजन ऐन, २०७५ ” रहेको छ ।

(२) यो ऐन सम्वत २०७५ साल साउन १ गते देखि लागु हुनेछ ।

२.आर्थिक वर्ष २०७५/०७६ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१)आर्थिक वर्ष २०७५/०७६ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालू खर्च, पूँजगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. २७,९३,०३,०००/- (अक्षेरुपी सत्ताईस करोड तिरयानब्बे लाख तिन हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम स्थानीय सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त लालभाडी गाउँपालिको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि अर्थ विविध शीर्षकमा विनियोजन भएको रकम जुन जुन

शीर्षकमा रकम सार्न तथा निकास र खर्च जनाउन बाधा पर्ने छैन ।

४) वित्तीय अनुशासन सम्बन्धी व्यवस्था: (१) गाउँपालिकाले आफुले उठाएको राजस्व र यस ऐन बमोजिम प्राप्त गरेको अनुदान कानून बनाई खर्च गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कानून बनाउँदा देहायका कुराहरु पालना हुने गरी बनाउनु पर्नेछ ।

(क) नेपाल सरकार र प्रदेश सरकारको आर्थिक तथा वित्तीय नीति अनुशरण गर्ने ।

(ख) अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनमा खर्च गर्नु पर्नेछ ।

(ग) पुँजिगत खर्चको रुपमा विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न पाइनेछैन ।

(घ) आय व्ययको वर्गिकरण तथा लेखाङ्कन नेपाल सरकारले निर्धारण गरे बमोजिम राख्नु पर्ने ।

५. अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धि व्यवस्था : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि विनियोजित भएको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिन देखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ ।

(२) उपदफा (१) बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा लेखा नियन्त्रक कार्यालयले विनियोजन भएको रकम निकास दिनेछ ।

(३) स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्रमा) समावेश भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायको सहमतीमा गर्नु पर्नेछ ।

६. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने : (१) यस ऐनको कार्यान्वयन गर्न स्थानीय सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा (१) वमोजिम बनाएको कार्यविधि तथा मापदण्ड राजपत्रमा प्रकाशित गरिनेछ ।

७. आदेश जारी गर्न सक्ने : (१) यस ऐनको कार्यान्वयनमा कुनै बाधा उत्पन्न भएमा गाउँ कार्यपालिकाले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) वमोजिमको आदेश राजपत्रमा प्रकाशन गरिनेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

क्र. सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूजिगत खर्च	वित्तियव्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँकार्यपालिका र वडा कार्यालय	४२०००	१४२००३		१८४०३
२		विषयगत शाखा सशर्त		७९००		७९००
३		अन्य निकाय कार्यक्रम (सा.सु. अनुदान, LGCDP, सडक बोर्ड लगायत)	२९०००	२४००		२३४००
४						
५						
		जम्मा	६३०००	२९६३०३		२७९३०३

(क) सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

ख) आर्थिक वर्ष २०७५।०७६ को आन्तरिक तथा बाह्य श्रोतहरुको समष्टिगत अनुमानित खर्च विवरण

सि. न.	विवरण	आगामी आ.व २०७५।०७६ को प्रस्तावित खर्च
१	चालु खर्च(आन्तरीक श्रोत र प्राकृतिक स्रोत बाण्डफाण्ड)	४,२०,००,०००.००
२	कन्टेन्जेन्सी कट्टी	४१,५५,०००.००
३	समपुरक कोष (मेचिड फण्ड)	१,००,००,०००.००
४	पुँजिगत खर्च (वित्तीय समानिकरण,प्राकृतिक श्रोत बाण्डफाण्ड ,विशेष अनुदान,समपुरक अनुदान आन्तरीक श्रोत)	१२,७८,४८,०००.००
५	सशर्त अनुदान विषयगत शाखा	७,१९,००,०००.००
६	नेपाल सरकार स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम	१०,००,०००.००
७	सडक बोर्डबाट अनुदान	५,००,०००.००
८	नेपाल सरकारबाट सामाजिक सुरक्षा अनुदान	२,००,००,०००.००
९	गरीब संग शिशुवर कार्यक्रम	१५,००,०००.००
१०	समावेशी कार्यक्रम सहकार्यमा	४,००,०००.००
	कुल जम्मा रु.	२७,९३,०३,०००.००